

## पुतलीबजार नगरपालिका स्याङ्जा

### विपन्न वर्गका विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति कार्यविधी, २०७४

पुतलीबजार नगरपालिका भित्र स्थायी वसोवास गर्दै आएका विपन्न वर्गका विद्यार्थीहरूलाई प्राविधिक विषयमा पढनका लागि छात्रवृत्ति उपलब्ध गराउन यस पुतलीबजार नगरपालिकामा एक छुट्टै छात्रवृत्ति कोषको स्थापना गर्न उचित ठहर गरी यो कार्यविधी बनाई लागू गरिएको छ ।

#### १.सक्षिप्त नाम र प्रारम्भ.

##### क.यस कार्यविधिको नाम

पुतलीबजार नगरपालिका भित्रका विपन्न वर्गका विद्यार्थीहरूलाई प्राविधिक विषयमा पढन दिईने छात्रवृत्ति सम्बन्धी कार्यविधी २०७४ रहने छ ।

##### ख.यो कार्यविधि

पुतलीबजार नगरकार्यपालिकाको बैठक वाट पारित गरेको मिति वाट प्रारम्भ हुने छ ।

#### २.परिभाषा - विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधीमा

##### क) पुतलीबजार नगरपालिका भित्रका भन्नाले

पुतलीबजार नगरपालिका क्षेत्र भित्र स्थायी वसोवास गरी वसेका व्यक्तिहरूलाई सम्झनु पर्दछ ।

##### ख)विपन्न वर्गका विद्यार्थी भन्नाले

उपदफा ३.३ मा गठित समितिले सिफारिस गरेको यस नगरपालिका भित्र स्थायी वसोवास गरेका वार्षिक रु ४०.०००। अक्षरुपी चालीस हजार भन्दा कम आय हुने. आर्थिक रुपमा विपन्न नेपाली वर्गवाट विधालयमा पढने विद्यार्थीहरूलाई सम्झनु पर्दछ ।

##### ग) प्राविधिक विषय भन्नाले

पशुपालन, कृषी, ओभरसियर, पारामेडीकल, फार्मसी, सि.एम.ए., अहेव, नर्सिङ, फरेस्टी, होटल मानेजमेन्ट, आई.टि., लेखा, कम्प्युटर, अमिन, वयरिङ, पलम्विङ आदि प्राविधिक ज्ञान दिलाउने विषयहरूलाई सम्झनुपर्दछ ।

##### घ.छात्रवृत्ति कोष भन्नाले

पुतलीबजार नगरपालिका क्षेत्र भित्र स्थायी वसोवास गरी वसेका विपन्न ब्यक्तिहरूका विद्यार्थीहरूलाई प्राविधिक विषयमा पढन को लागि दिईने छात्रवृत्ति कोषलाई जनाउछ ।

##### ङ. कार्यविधि भन्नाले

विपन्न नागरिकका विद्यार्थीहरूलाई प्राविधिक विषयमा पढन दिईने छात्रवृत्ति सम्बन्धी कार्यविधी २०७४ लाई सम्झनु पर्दछ ।

##### च. सिफारिस समिति भन्नाले

उपदफा ३.३ मा गठीत सिफारिस समितीलाई सम्झनु पर्दछ ।

### ३. विपन्न वर्गका विधार्थीहरूलाई प्राविधिक विषयमा पढन को लागी दिईने छात्रवृती

१. यस नगरपालीका भित्र स्थायी रुपमा वसोवास गरेका वार्षिक रु. ४०.०००। अक्षेरुपी चालीस हजार भन्दा कम आय हुने अती विपन्न.देश भित्र वा वाहिर रोजगार नगरेका कुनै व्यापार व्यवसाय नभएका व्यक्तिहरूका छोरा छोरी विपन्न विधार्थीहरूलाई प्राविधिक शिक्षा पढन छात्रवृती प्रदान गर्दा . उपदफा ३.३ मा गठीत समितीको सिफारिसको आधारमा छात्रवृती प्रदान गरिने छ ।

२.क. यस पुतलीवजार नगरपालिका भित्र स्थायी रुपमा वसोवास गर्ने विपन्न व्यक्तिहरूका प्राविधिक विषयमा पढने विधार्थीहरूले छात्रवृती प्राप्त गर्न स्थायी रुपमा वसोवास रहेको सम्बन्धित वडा कार्यालयवाट सिफारिस लिई आउनु पर्दछ ।

ख.माथी खण्ड क बमोजिमको सिफारिस विपन्न वर्ग वा विपन्न वर्गका प्राविधिक शिक्षा पढने विधार्थीहरूले आवश्यक कागजाज सहित माग गरेको अवस्थामा वडा कार्यालयले तुरुन्त उपलब्ध गराउनु पर्दछ ।

३.३ यस पुतलीवजार नगरपालीका भित्र स्थायी रुपमा वसोवास गरेका आर्थिक रुपले विपन्न व्यक्तिका प्राविधिक विषयमा पढने विधार्थीहरूलाई छात्रवृती उपलब्ध गराउने प्रयोजनको लागी सिफारिस गर्न देहाय वमोजिमको एक सिफारिस समिति रहने छ ।

- |  |               |
|--|---------------|
| १.नगर प्रमुख   | -अध्यक्ष ।    |
| २.विपन्न विधार्थी वसोवास गर्ने सम्बन्धित वडाको वडा अध्यक्ष | -सदस्य ।      |
| ३.नगरपालीकाको सामाजिक विकास समितिको सभापती                 | -सदस्य ।      |
| ४.नगरपालीका भित्र वसोवास गर्ने एक जना शिक्षाप्रमी          | -सदस्य ।      |
| ५.नगरपालीकाको प्रमुख प्रशासकीय अधिकृत                      | -सदस्य सचिव । |

३.४. उपदफा ३.३ वमोजिम गठीत समितिको काम कर्तव्य र अधिकार देहाय वमोजिम हुनेछ ।

१. विपन्न वर्गका प्राविधिक शिक्षा पढने विधार्थीहरूले छात्रवृती प्राप्त गर्नका लागी वडा कार्यालयको सिफारिस लगायत आवश्यक कागजाज सहित दिएको निवेदनहरू संकलन गर्ने ।

२.मापदण्ड पुरा भई आएका निवेदन उपर छानविन गरी ७ दिन भित्र सिफारिस समितिको बैठक वसि छात्रवृतिको लागी सिफारिस गर्ने ।

३. वडा कार्यालयको सिफारिस र आवश्यक कागजात पुरा नभएको निवेदनको सिफारिस नगर्ने ।

४. यस सिफारिस समितिले गरेका कामको वार्षिक प्रतिवेदन पुतलीबजार नगरपालिका लाई दिने ।

५. छात्रवृती सम्बन्धि अन्य आवश्यक कार्यहरू गर्ने ।

४.कोषको व्यवस्था .छात्रवृती कोषको व्यवस्था देहाय वमोजिम हुनेछ ।

१.नगरकार्यपालिकाले निर्णय गरी यस छात्रवृती कोषमा जम्मा गरेको रकम ।

२.नेपाल सरकारवाट प्राप्त अनुदान रकम

३.अन्य ठाँउवाट प्राप्त हुन आउने रकम ।

आज्ञाले  
रुद्रबहादुर मल्ल  
प्रमुख प्रशासकीय अधिकृत



**पुतलीबजार नगरपालिका स्याङ्जा**  
विपन्न वर्गका विद्यार्थीलाई प्राविधिक शिक्षा ध्यात्रवृत्ति कार्यविधि, २०७८

**स्थानीय राजपत्र**

**खण्ड: १/संख्या: १८/ मिति: २०७८/१०/१६**

**भाग-२**